



# स्थानीय राजपत्र

हरिनास गाउँपालिकाद्वारा प्रकाशित

खण्ड : २ चित्रेभञ्ज्याङ, स्याङ्जा, माघ २८ गते, २०७५ संख्या : २

## भाग २

स्थानीय सरकार

हरिनास गाउँपालिका

चित्रेभञ्ज्याङ, स्याङ्जा गण्डकी प्रदेश, नेपाल

हरिनास गाउँपालिकाद्वारा सर्वसाधारणको लागि प्रकाशित सूचना ।

हरिनास गाउँकार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको आर्थिक सहायता (वितरण तथा व्यवस्थापन) कार्यविधि, २०७५ सर्वसाधारणको जानकारको लागि प्रकाशन गरिएको छ ।

आर्थिक सहायता वितरण तथा व्यवस्थापन कार्यविधि, २०७५

### प्रस्तावना:

गाउँपालिकाबाट गर्नुपर्ने आर्थिक सहायता वितरण कार्यलाई नियमित, व्यवस्थित तथा पारदर्श बनाउने सम्बन्धमा कार्यविधि व्यवस्था गर्न वाञ्छनीय भएकोले हरिनास गाउँपालिका गाउँसभाले यो कार्यविधि स्विकृत गरि लागू गरेको छ ।

१. संक्षिप्त नाम र प्रारम्भः (१) यस कार्यविधिको नाम आर्थिक सहायता कार्यविधि, २०७५ रहेको छ ।  
 (२) यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा र व्याख्या: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमाः  
 (क) “गाउँपालिका” भन्नाले हरिनास गाउँपालिका सम्झनुपर्दछ ।  
 (ख) “गाउँकार्यपालिका” भन्नाले हरिनास गाउँकार्यपालिका सम्झनुपर्दछ ।  
 (ग) “अध्यक्ष” भन्नाले यस गाउँकार्यपालिकाको अध्यक्ष सम्झनुपर्दछ ।  
 (घ) “उपाध्यक्ष” भन्नाले यस गाउँकार्यपालिकाको उपाध्यक्ष सम्झनुपर्दछ ।  
 (ङ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले यस गाउँकार्यपालिकाको कार्यालयको प्रमुख प्रशासकीय अधिकृत सम्झनुपर्दछ ।  
 (च) “आर्थिक सहायता” भन्नाले यस कार्यविधि बमोजिम उपलब्ध गराइने आर्थिक सहायता सम्झनुपर्दछ ।  
 (छ) “वडा समिति” भन्नाले गाउँकार्यपालिकाको वडा समिति सम्झनुपर्दछ ।  
 (ज) “सभा” भन्नाले यस गाउँकार्यपालिकाको गाउँसभा सम्झनुपर्दछ ।
३. आर्थिक सहायताको लक्षित वर्ग तथा क्षेत्रहरूः यस गाउँपालिकाबाट उपलब्ध गराइने आर्थिक सहायताको लक्षित वर्ग तथा संभाव्य क्षेत्रहरू देहायबमोजिम हुनेछन् ।
  - क. आर्थिक रूपमा ज्यादै जोखिममा रहेका व्यक्ति वा समूह,
  - ख. मानवीय हित, कल्याण वा संरक्षणको दृष्टिले सहायता गर्नुपर्ने भनी पहिचान भएका व्यक्ति वा समूह,
  - ग. गाउँपालिका क्षेत्रभित्रका विपन्न नागरिकको कल्याण, विकास वा उन्नतिको लागि गैहनाफामूलक किसिमले सञ्चालन गरिने सामाजिक क्रियाकलापहरुमा संलग्न सामुदायिक समूह, संघ, संगठन, संस्था, क्लब, गुटी
  - घ. उपर्युक्त आधारहरूलाई समेत मध्यनजर गर्दै आर्थिक सहायता प्रदान गर्न अति आवश्यक भनी गाउँकार्यपालिकाको वैठकबाट सर्वसम्मत रूपमा निर्णय गरिए बमोजिमका लक्षित व्यक्ति, वर्ग वा गैहनाफामूलक सामुदायिक समूह, संघ, संगठन आदि ।

#### ४. आर्थिक सहायता वितरण प्रकृया:

१. आर्थिक सहायता पाउन योग्य लक्षित व्यक्ति वर्ग, समूह वा संगठनले सम्बन्धित वडा कार्यालयको सिफारिसमा तोकिएको ढाँचामा सो सहायता पाउनुपर्ने आधार, प्रमाणकागजात एवम् कारण खुलाई गाउँकार्यपालिकाको कार्यालयमा निवेदन दिनुपर्नेछ ।
२. आर्थिक सहायता र सो को प्रकृया देहायबमोजिम हुनेछः -  
रु.१००००/- (अक्षरेऽपि दशहजार रुपैया) देखि रु.२५०००/- (पच्चीस हजार रुपैया) सम्मको आर्थिक सहायता आवश्यक प्रमाण कागजात सहित सम्बन्धित वडा कार्यालयको सिफारिसमा गाउँपालिकाको अध्यक्षको तोकादेशमा रु.२५०००/- (पच्चीस हजार रुपैया) भन्दा माथि रु.५००००/- पचासहजार रुपैया सम्मको आर्थिक सहायता गाउँ कार्यपालिकाको वैठकबाट निर्णय गराएर मात्र दिनुपर्नेछ ।
५. प्रतिवेदन पेश गर्नुपर्ने: (१) यस गाउँकार्यपालिकाको कार्यालयबाट त्रैमासिक रूपमावितरण भएका आर्थिक सहायताहरूको एकमुष्ट विवरण प्रतिवेदन गाउँकार्यपालिकाको वैठकमा पेश गरी स्वीकृत गराउनुपर्नेछ ।  
(२) उक्त प्रतिवेदनमा आवश्यक ठहरिएमा गाउँकार्यपालिकाले वितरित आर्थिक सहायताको सदुपयोग भए/नभएको सम्बन्धमा स्थलगत अनुगमन प्रतिवेदन समेत राख्न आवश्यक निर्देश गर्न सक्नेछ ।
६. आर्थिक सहायता वितरणका पूर्वशर्त: (१) यस कार्यविधि बमोजिम आर्थिक सहायता उपलब्ध हुने व्यक्ति तथा सामुदायिक संस्था, संघ वा संगठनको लागि देहायको पर्वशर्त पूरा गरेको हुनुपर्नेछः
  - (क) यस कार्यविधिमा तोकिएको मापदण्ड पूरा भै गाउँपालिकाको पेशकी बेरुजु नभएको,
  - (ख) गाउँपालिकालाई नियमानुसार तिर्नुपर्ने कर, महशुल, सेवा शुल्क आदि तिरेको,
  - (ग) संगठित संस्थाको हकमा करचुक्ता प्रमाणपत्र प्राप्त गरेको,
  - (घ) नेपाल सरकारको कुनै निकायमा विधिपूर्वक दर्ता भएको वा गाउँपालिकाभित्र स्थापना भएको संगठित संघ संस्था वा समूहको हकमा नियमानुसार यस गाउँपालिकामा दर्ता भएको ।

- (ड) आर्थिक लेखापरीक्षणको व्यवस्था भै आधिकारिक निकायबाट सो अनुसार लेखापरीक्षण गरेको ।
७. प्राप्त आर्थिक सहायताको तोकिएको प्रयोजनमा खर्च गर्नुपर्ने: यस गाउँपालिकाबाट जुन प्रयोजनका लागि जे जति रकम आर्थिक सहायताको रूपमा प्राप्त गरेको हो सोही प्रयोजनका लागि सो रकम खर्च गरेको हुनुपर्नेछ र सो को आधिकारिक प्रमाण कागजात गाउँकार्यपालिकाको कार्यालयको लेखा शाखामा पेश गर्नुपर्नेछ ।
८. स्थलगत अनुगमन समितिःयस गाउँपालिकाबाट वितरण भएका आर्थिक सहायताको प्रभावकारी उपयोग सम्बन्धमा स्थलगत रूपमा अध्ययन अवलोकन गरी गाउँकार्यपालिका समक्ष प्रतिवेदन पेश गर्न देहायको एक समिति रहनेछ ।
- |    |   |            |
|----|---|------------|
| क. | गाउँपालिकाका उपाध्यक्ष  | संयोजक     |
| ख. | कार्यपालिका सामाजिक विकास समितिका संयोजक                          | सदस्य      |
| ग. | प्रशासन शाखाको प्रमुख   | सदस्य      |
| घ. | गाउँकार्यपालिकाको कार्यालयका ईन्जिनियर वा सबईन्जिनियर मध्ये एकजना | सदस्य      |
| ड. | आर्थिक प्रशासन शाखाका प्रमुख                                      | सदस्य-सचिव |
९. यसै कार्यविधि बमोजिम भए गरेको मानिने: यसअघ यस गाउँपालिकाबाट प्रदान गरिएका आर्थिक सहायता समेत यसै कार्यविधि बमोजिम भए गरेको मानिनेछ ।
१०. क. माथि जुनसुकै कुरा लेखिएको भएतापनि गाउँपालिकाको अध्यक्षले विलभरपाई पेश गर्न सम्भव नदेखिएको भनी औचित्यपूर्ण ठहर्याई लिखितादेश गरेको अवस्थामा रु. १००००/- (अक्षरेरूपि दशहजार रुपैया) सम्मको आर्थिक सहायता उपलब्ध गराउन बाधा पर्ने छैन ।
- ख. माथि जुनसुकै कुरा लेखिएको भएतापनि गाउँपालिका वा अन्तर्गत वडा कार्यालयलाई तिर्नु वा बुझाउनुपर्ने नगदी/जिन्सी, पेशकी वेरूजु वा अशूल गर्नुपर्ने वेरूजु बाँकी रहेको व्यक्ति वा संगठित संघ संस्थालाई यस कार्यविधि बमोजिम आर्थिक सहायता उपलब्ध गराउन सकिने छैन ।

११. कोषको मौज्दात अवस्थाको जानकारी: आर्थिक सहायता स्वीकृत गर्नु अगाडी आर्थिक सहायता कोष वापत् गाउँसभाबाट विनियोजित रकमको परिधिलाई विचार गर्दै कोषमा मौज्दात रहेको रकमको जानकारी लिई गर्नुपर्नेछ, साथै सो कोषको अवस्था वारेमा अद्यावधिक जानकारी गराउनु आर्थिक प्रशासन शाखा प्रमुखको कर्तव्य हुनेछ ।
१२. आर्थिक सहायता वितरणको त्रैमासिक विवरण प्रकाशन गनुपर्ने: गाउँकार्यपालिकाको कार्यालयबाट वितरण गरिएका आर्थिक सहायताको विवरण कार्यालयको सूचना पाई, वेवसाईट तथा अन्य उपयुक्त माध्यमबाट प्रकाशन गर्नुपर्नेछ ।
१३. कार्यविधिको व्याख्या संशोधन तथा अनुसूची थपघट: यस कार्यविधिको आवश्यक व्याख्या, संशोधन तथा अनुसूची थपघट गाउँकार्यपालिकाले गर्नेछ ।

## अनुसूची १ व्यक्तिको हकमा

(वुँदा नं. ४.१ सँग सम्बन्धित)

मिति: .....

श्रीमान् अध्यक्ष ज्यू

हरिनास गाउँकार्यपालिकाको कार्यालय

चित्रेभञ्ज्याङ्ग, स्याङ्गजा ।

### विषय: आर्थिक सहायता उपलब्ध गराई पाऊँ ।

महोदय,

प्रस्तुत विषयमा .....स्थायी ठेगाना भएको  
 मलाई ..... गर्नुपर्ने भएकोले सो  
 का लागि मेरो आर्थिक अवस्था अत्यन्त कमजोर रहेकोले .....  
 .....का लागि रु.....(अक्षररूपि.....) उपलब्ध  
 गराइदिनुहुन तपशिलको प्रमाण कागजात संलग्न राखी यो निवेदन पेश गरेको  
 छु । साथै मेरो यस गाउँपालिकासँग सम्बन्धित तिर्नु बझाउनु वा फछ्यौट गर्नुपर्ने  
 कर, महशूल, बक्यौता वा पेशकी बेरुजु बाँकी नरहेको जानकारी गराउदै प्राप्त  
 सहयोग रकम जुन प्रयोजनका लागि प्राप्त गरेको हो सोही प्रयोजनका लागि खर्च  
 गर्ने सो गाउँको पाइएमा जुनसुकै कारवाही, सजाय वा जरिवाना सहन, भोग्न, तिर्न  
 वा बुझाउन सहमत भएको व्यहोरा समेत अनुरोध छ ।

भवदीय

दस्तखतः

नाम, थर

स्थायी ठेगानाः

सम्पर्क मो.नं.

### तपशिल

१. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि १ थान
२. गाउँपालिकालाई तिर्नु वा बुझाउनुपर्ने शुल्क, कर, महशूल, दस्तूर तिरेको  
तथा बाँकी बक्यौता नरहेको व्यहोरा सहित आर्थिक सहायता उपलब्ध

गराउनुपर्ने कारण, आधार र प्रमाण समेत खुलेको वडा कार्यालयको सिफारिस पत्र ।

३. आर्थिक सहायता उपलब्ध गराउनुपर्ने आधार कारण र प्रमाण खुल्ने सक्कल कागजात ।
४. दैवी आकस्मिक भवितव्य, विपद् वा कावू वाहिरको परिस्थिति परेको कारणबाट भए सो व्यहोरा खुलेको सम्बन्धित वडा कार्यालय वा ईलाका प्रहरी कार्यालयको मुचुल्का ।

अनुसूची २  
(वुँदा नं. ४.१ सँग सम्बन्धित)

संगठित संस्थाको हकमा

श्रीमान् अध्यक्ष ज्यू  
हरिनास गाउँकार्यपालिकाको कार्यालय  
चित्रेभव्याङ्ग, स्याङ्गजा ।

विषय: आर्थिक सहायता उपलब्ध गराइदिनुहन ।

महोदय,

प्रस्तुत विषयमा.....ठेगाना रहेको.....  
संस्था/समूह/संघलाई..... गर्नुपर्ने भएकोले संस्था समूह  
संघबाट विनियोजित रकम अपुग भएकोले सो प्रयोजनका लागि रु.....  
(अक्षरुपि.....) उपलब्ध गराइदिनु हुन तपशिलको प्रमाण कागजात संलग्न  
राखी यो निवेदन पेश गरिएको छ । यस संस्थाको यस गाउँपालिकासँग सम्बन्धित तिर्नु  
बभाउनु वा फछ्योट गर्नुपर्ने कर, महशुल, बक्ष्योता वा पेशकी बेरुजु बाँकी नरहेको,  
नियमानुसार गाउँपालिकाको कार्यालय वा प्रदेश वा केन्द्र सरकारको आधिकारिक  
निकायमा दर्ता भएको अवगत गराउदै प्राप्त सहयोग रकम जुन प्रयोजनका लागि प्राप्त  
गरेको हो सोही प्रयोजनका लागि खर्च गरिने व्यहोरा समेत अनुरोध छ ।

संगठित संस्थाको तर्फबाट

अध्यक्षको नाम, थर:

संस्थाको ठेगाना:

सम्पर्क नम्बर:

**तपशिल**

१. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि १ थान
२. संगठित संस्थाको हकमा दर्ता तथा करचुक्ता प्रमाणपत्रको प्रतिलिपि,
३. गाउँकार्यपालिकाको कार्यालयमा दर्ता भएको,
४. सम्बन्धित बडा कार्यालयको आर्थिक सहायता उपलब्ध गराउनुपर्ने कारण, आधार  
र प्रमाण समेत खुलेको सिफारिस पत्र ।

## अनुसूची ३

(वेदा नं.प्रसंग सम्बन्धित)

### प्रतिवेदनको ढाँचा

क्र. सं.	सहायता पाउने व्यक्ति वा संस्थाको नाम, थर	ठेगाना	सम्पर्क नं.	सहायता लिएको रकम	प्रयोजन	कैफियत

आज्ञाले,  
प्रमुख प्रशासकीय अधिकृत

